



खुम्बु पासाडल्हामु गाउँपालिका
सोलुखुम्बु जिल्ला,
प्रदेश नं. १, नेपाल



स्थानीय सरकारबाट प्रकाशित
खुम्बु पासाडल्हामु गाउँपालिका राजपत्र

भाग: २ वर्ष: १ अंक: २
मिति: २०७६ माघ ३ गते सोमबार नियमित

अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७६

प्रस्तावना

नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ तथा संयुक्त राष्ट्र संघले पारित गरी नेपाल सरकारले हस्ताक्षर समेत गरिसकेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि - २००६ convention on the Right of Person with Disabilities (CRPD) को उद्देश्य, मर्म र भावना बमोजिम अपाङ्गता भएका व्यक्तिहरुको परिचय-पत्र वितरण कार्यविधि बनाउन बाझ्छनीय भएकाले, अपाङ्गता भएका व्यक्तिको अधिकार संबन्धी ऐन, २०७४ को दफा ६१ ले दिएको अधिकार प्रयोग गरी खुम्बु पासाङ्गल्हामु गाउँपालिका गाउँ कार्यपालिकाले देहायको कार्यविधि जारी गरेको छ।

परिच्छेद १ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम "अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७६" रहको छ।

(२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ।

२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा:

क) "ऐन" भन्नाले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन, २०७४ (पहिलो संशोधन २०७५ समेत) सम्झनु पर्दछ।

ख) "स्थानीय तह" भन्नाले खुम्बु पासाङ्गल्हामु गाउँपालिका सम्झनु पर्दछ।

ग) "वडा कार्यालय" भन्नाले खुम्बु पासाङ्गल्हामु गाउँपालिकाको सम्बन्धित वडा कार्यालय सम्झनु पर्दछ।

घ) "समन्वय समिति" भन्नाले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ (पहिलो संशोधन २०७५) को दफा ४२ बमोजिम स्थानीय समन्वय समिति सम्झनु पर्दछ।

परिच्छेद-२ उद्देश्य, मापदण्ड

३. उद्देश्य: यस कार्यविधिको उद्देश्य देहाय बमोजिम रहेका छन्।

क) विभिन्न प्रकारका अपाङ्गता भएका नेपाली नागरिकहरुको पहिचान गरी उनिहरुलाई सेवा सुविधामा पहुँच स्थापित गर्न, त्यस्ता सेवा सुविधाहरुको लागि योजना निर्माण गर्न र स्थानीय तह देखि नै विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरुको वर्गीकृत लगत राख्न सहज तुल्याउने।

ख) अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी अन्तराष्ट्रिय महासन्धि, २००६ (CRPD) मा नेपाल सरकारले जनाएको प्रतिवद्धता बमोजिम अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताको आधारमा सेवा सुविधाहरु उपलब्ध गराउन सहज बनाउने।

ग) अपाङ्गताको प्रकृति, वर्गीकरण र अवस्थाका आधारमा अपाङ्गता भएका व्यक्तिले पाउने सेवा सुविधा र अवसरको प्राथमिकीकरण गर्न सहयोग गर्ने।

४. परिचय-पत्र वितरणका मापदण्ड देहाय बमोजिम रहेका छन्:

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐनको अनुसुचि प्रकृतिका आधारमा अपाङ्गतालाई दश प्रकारमा वर्गीकरण गरिएको छ। अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐनको अनुसुचीमा उल्लेखित गान्धीर्घ्यताको आधारमा गरिएको अपाङ्गताको वर्गीकरण गरी देहायका चार समुहका परिचय-पत्र वितरण गरिनेछ:

(क) पूर्ण अशक्त अपाङ्गता:

तल उल्लेखित अवस्थाका व्यक्तिहरुलाई “क” वर्गको परिचय-पत्र उपलब्ध गराइनेछ ।

१. व्यक्तिको शाररिक मानसिक वा इन्द्रीय सम्बन्धि प्रणालीहरुमा भएको क्षति र यसले ल्याएको कार्यगत विचलनको अवस्था असाध्य गम्भीर भई अरुको सहयोग लिएर पनि दैनिक जीवन सम्पादन गर्न अस्याध्यै कठिन हुने व्यक्ति,
२. सामान्य भन्दा सामान्य दैनिक क्रियाकलापहरु पनि स्वयं गर्न नसक्ने र अन्य व्यक्तिको सहयोग आवश्यक पर्ने, तित्र वौद्धिक अपाङ्गता भएका व्यक्तिहरु, तीत्र रूपमा अटिज्म प्रभावित व्यक्ति, पूर्णरूपमा श्रवणदृष्टि विहित व्यक्तिहरु,
३. दुई वा सो भन्दा बढी प्रकृतिका शाररिक, मानसिक वा इन्द्रीय सम्बन्धि क्षति भई सबैजसो दैनिक क्रियाकलापहरु अन्य व्यक्तिकै सहयोगमा गर्नपर्ने अवस्थाका व्यक्तिहरु,
४. निरन्तर रूपमा सघन हेरचाह (स्याहार सुसार) को आवश्यक परिरहने शाररिक अपाङ्गता भएका व्यक्ति वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरु।

(ख) अति अशक्त अपाङ्गता:

तल उल्लेखित अवस्थाका व्यक्तिहरुलाई “ख” वर्गको परिचयपत्र उपलब्ध गराइनेछ ।

१. शाररिक, मानसिक वा इन्द्रीय सम्बन्धि क्षति वा विचलन भएता पनि निरन्तर वा अधिकांश समय सहयोगी, दोभाषे वा मानव पथप्रदर्शक आदिको सहयोगमा आफ्नो दैनिक क्रियाकलापहरु लगायत हिँडुल र सञ्चार गर्न कठिनाई हुने व्यक्तिहरु ।
२. मजिस्ट्रस्क पक्षधात मेरुदण्ड चोटपटक वा पक्षधात, हेमोफिलिया, मांशपेशी सम्बन्धि समस्या वा विचलन लगायत अन्य विभिन्न कारणले शरिरको ढाड, हात, गोडा, कम्मर आदिले काम गर्न नसकि दैनिक आवागमनको लागि हिवलचियर प्रयोग गर्नुपर्ने अवस्थाका व्यक्तिहरु,
३. दुवै हात कुमदेखि वा पाखुरादेखि मुनि पुरै नचल्ने वा गुमाएका, विभिन्न कारणले दुवै हात र गोडा गुमाएका वा नचल्ने, कम्मरभन्दा मुनिको भाग गुमाएका वा नचल्ने, दवै गोडा पूर्ण क्रियाशील नभई बैसाखीको प्रयोग गर्ने व्यक्तिहरु,
४. दृष्टिविहिन र पूर्ण दृष्टिविहिनको परिभाषा अन्तर्गत पेर्ने व्यक्तिहरु,
५. सञ्चारको लागि निरन्तर दोभाषे आवश्यक पर्ने पूर्ण रूपमा कान सुन्न नसक्ने (बहिरा), दैनिक जीवनमा क्रियाकलापहरु सयं गर्न नसक्ने, सिकाइमा समस्या भएका वौद्धिक अपाङ्गता वा अटिज्म भएका व्यक्तिहरु, निरन्तर अरुको सहयोग लिइरहनुपर्ने बहुअपाङ्गता भएका व्यक्तिहरु ।

(ग) मध्यम अपाङ्गता:

तल उल्लेखित अवस्थाका व्यक्तिहरुलाई “ग” वर्गको परिचयपत्र उपलब्ध गराइनेछ ।

१. कृत्रिम अङ्ग, क्यालीपर, विशेस प्रकारका जुता जस्ता सहायक सामग्रीको प्रयोगबाट सामान्य हिँडुल लगायत दैनिक जीवनका क्रियाकलापहरु स्वयं गर्न सक्ने,
२. विभिन्न कारणले घुँडामुनिको अङ्गमा मात्र प्रभाव परे तर सहायक सामग्रि प्रयोग नगरि पनि सामान्य हिँडुल गर्न सक्ने ।
३. कुम वा पाखुरा भन्दा मुनि एक हात गुमाएका वा हात नचल्ने वा हातले गर्ने काम गर्न नसक्ने,
४. दुवै हातको हत्केला भन्दा मुनिका कम्तिमा बुढी औला गुमाएका,
५. दुवै गोडाको कुर्कुच्चा भन्दा मुनिको कम्तिमा भाग नभएका तर सामान्य हिँडुल गर्न सक्ने,
६. मेरुदण्डमा समस्या भई ढाड कुप्रीएको,
७. सिकाइमा ठिलाइ भएका दैनिक क्रियाकलाप स्वयं गर्न सक्ने वौद्धिक अपाङ्गता र अटिज्म भएका व्यक्तिहरु,
८. श्रवणयन्त्रको प्रयोगबाट वा ठ्लो आवाज मात्र सुन्नसक्ने सुस्त श्रवण व्यक्तिहरु,
९. शल्यक्रियाबाट स्वरयन्त्र जिकी घाँटीको नलीबाट मात्र बोल्नुपर्ने अवस्था भएका व्यक्तिहरु,
१०. ओठ तालु फाटेको कारण बोली अस्पष्ट भएका व्यक्तिहरु,

११. बोल्दा अडिकने, शब्द वा अक्षर दोहोर्याउने समस्या तीव्र भएका भक्तिहरु,
१२. तीन फिट भन्दा मुनिका होचापुङ्का व्यक्तिहरु,
१३. चस्मा र श्रवणयन्त्र दुवै प्रयोग गर्ने श्रवण दृष्टिबिहिन व्यक्तिहरु, लेन्स वा माप्निफायरको प्रयोगबाट मात्र पढन सक्ने न्यन दृष्टियुक्त व्यक्तिहरु,
१४. अनुवशीय रक्तश्वाव (हेमोफिलिया) सम्बन्धि समस्या भई दैनिक हिँडुलमा कठिनाई हुने व्यक्तिहरु,
१५. मानसिक वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरु।

(घ) सामान्य अपाङ्गताः तल उल्लेखित अवस्थाका व्यक्तिहरुलाई “घ” वर्गको परिचय-पत्र उपलब्ध गराईनेछ ।

१. शाररिक, मानसिक वा इन्द्रिय सम्बन्धी सामान्य विचलन भएका तर दैनिक जीवनका क्रयाकलापहरु स्वयं समुपादन गर्न सक्ने ।
२. हात र खुट्टा केही छोटो भएका, एक हातको हत्केला भन्दा मुनि नचल्ने वा गमाएका वा दुवै हातको हत्केला भन्दा मुनिका कम्तिमा बुढी औला र चोरी औला गुमाएका वा दुवै हातको हत्केला मुनिका कम्तिमा बुढीऔला र चोरीऔला भएका व्यक्तिहरु,
३. ठुलो अक्षर पढन सक्ने न्युन दृष्टियुक्त व्यक्तिहरु,
- ४.दुवै गोडाको सवै औलाका भागहरु नभएका,
५. श्रवणयन्त्र लगाई ठुलो आवाज सुन्ने तर बोली स्पष्ट भएका सुस्त श्रवण व्यक्तिहरु ।

परिच्छेद ३ परिचयपत्र ढाँचा र समन्वय समिति

५. अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र ढाँचा देहाय बमोजिम हुनेछ ।

परिचय-पत्र वाहक व्यक्तिको व्यक्तिगत विवरण स्पष्ट हुने गरी राष्ट्रिय परिचयपत्रको ढाँचामा यस कार्यविधिको अनुसुची-२ बमोजिम एकापट्टी नेपाली भाषामा र अकारपट्टी अंग्रेजी भाषामा लेखिएको माथि दफा- ४ मा उल्लेखित मापदण्ड अनुसार एक पृष्ठको परिचय-पत्र गाम्भीर्यता आधारमा गरिएका तिन वर्गका अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र उपलब्ध गराईनेछ ।

६. समन्वय समिति सम्बन्धि व्यवस्था देहाय बमोजिम हुनेछ ।

(१) अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन, २०७४ को दफा ४२ अनुसार अपाङ्गता परिचय-पत्र वितरण गर्ने समेत कार्यका लागि गाउँपालिका देहाय बमोजिम स्थानीय समन्वय समिति रहनेछ:-

- | | |
|---|----------|
| (क) गाउँपालिका उपाध्यक्ष | – संयोजक |
| (ख) गाउँपालिका महिला सदस्यबाट गाउँकार्यपालिकाले तोकेको महिला सदस्य | – सदस्य |
| (ग) गाउँपालिका भित्रका माध्यमिक विद्यालयका प्रधानाध्यापक वा श्रोत व्यक्तिवाट गाउँपालिका अध्यक्षले तोकेको व्यक्तिवाट | – सदस्य |
| (घ) गाउँकार्यपालिकाको अध्यक्षले तोकेको स्थानीय स्वास्थ्य चौकी वा अस्पतालको चिकित्सक | –सदस्य |
| (ङ) स्थानीय प्रहरी कार्यालयको प्रमुख | – सदस्य |
| (च) अपाङ्गता भएका व्यक्तिको हक, हित र संरक्षणको क्षेत्रमा स्थानीय स्तरमा कार्यरत संघ संस्था मध्येवाट गाउँपालिकाको अध्यक्षले मनोनित गरेको संस्थाको प्रतिनिधि | –सदस्य |
| (छ) गाउँपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरु मध्येवाट समन्वय समितिले मनोनयन गरेको एक जना महिला सदस्य सहित तीन जना | – सदस्य |
| (ज) नेपाल सरकार र प्रदेश सरकारका स्थानीय स्तरमा रहेका सम्बन्धित विषय हरें कार्यालय प्रमुख | – सदस्य |

(झ) गाउँपालिका उपाध्यक्षले तोकेको गाउँपालिकाको कर्मचारी

- सदस्य

(२) स्थानीय समन्वय समितिले अपाइंगता परिचयपत्र वितरणका लागि सिफारिस गर्ने कामका साथै ऐनको दफा ४३ को
(च) बमोजिम परिचयपत्र सम्बन्धि कानुनी, संरचनागत अन्य सुधार गर्नुपर्ने विषयमा प्रदेशको सामाजिक विकास
मन्त्रालय: महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लगायत सम्बन्धित निकायमा लेखी पठाउनु पर्दछ।

परिचयपत्र वितरण

७= परिचयपत्र वितरण प्रक्रिया देहायबमोजिम हुनेछः

- (क) अपाइंगता भएका व्यक्तिको स्थायी ठेगाना भएको स्थानीय तहको वडा कार्यालयमा अपाइंगता भएका व्यक्ति स्वयं
निजका अभिभावक वा संरक्षकले अनुसुची-१ बमोजिमको ढाँचामा परिचयपत्र प्राप्तिका लागि सबै पुष्ट्याई गर्ने
कागजातहरु २ प्रति समावेश गरी निवेदन दिनुपर्नेछ।
- (ख) दरखास्त आफ्नो नाम, स्थायी ठेगाना, उमेर, अपाइंगता खुलेको लिखित प्रमाणित प्रतिलिपी, पासपोर्ट साईजको
(सम्भव भएसम्म अपाइंगता देखिने गरी खिचिएको) फोटो, असक्तता गाम्भिर्यता अवस्था र शरिरका अंगहरूले गर्ने
काममा आएको आएको समस्या वा दैनिक क्रियाकलापमा हुने सिमितताहरूको विवरण संलग्न हुनुपर्नेछ। यस प्रयोजनको
लागि जन्मदर्ता प्रमाण-पत्र वा मतदाता परिचयपत्र वा अपाइंगताको आधारमा कुनै जागिर गरिरहेको भए नियुक्ति पत्र
वा त्यो संस्थाले दिएको प्रमाण वा जि.प्र.का.मा दर्ता भएका अपाइंगता सम्बन्धी कार्य गर्ने संघसंस्थाले गरेको सिफारिस
मध्ये कुनै एक वा यस्तै विश्वस्त हुने सक्ते आधार दिने अन्य प्रमाणित लिखितलाई आधार मानिनेछ।
- (ग) रित पुगी आएको निवेदनमा वडा कार्यालयले निवेदन प्राप्तभएको मितिले बढीमा ३ दिनभित्र निवेदकले पेश गरेका
कागजातहरूको एक प्रति कार्यालयमा राखि वडा कार्यालयको सिफारिस सहित एक प्रति गाउँपालिकामा पठाउनु पर्दछ।
- (घ) सम्बन्धित व्यक्तिले पेश गरेको निवेदन उपर कुनै कागजात वा प्रमाण नपुगी परिचयपत्रका लागि सिफारिस गर्न उपयुक्त
नदेखिएमा सो व्यहोरा निवेदकलाई ३ दिन भित्रमा जानकारी दिनु पर्दछ।
- (ङ) वडा कार्यालयले सिफारिस गर्न नसकिने भनि दिएको जानकारी निवेदकलाई चित्त नबुझे सुचना पाएको १५ दिन
भित्रमा सम्बन्धित स्थानीय तह समक्ष निवेदन दिन सक्नेछ।
- (च) यसरी प्राप्त भएको निवेदन समेत समावेश राखी स्थानीय समन्वय समितिको बैठकमा पेश गर्नु पर्दछ। निवेदकले पेश
गरेका कागजात र अन्य सम्भाव्य तथ्य प्रमाणका आधारमा निजले परिचयपत्र पाउने देखियो भनि स्थानीय समन्वय
समितिले सिफारिस गरेमा निजलाई परिचयपत्र वितरण गरि त्यसको जानकारी निवेदक तथा वडा कार्यालयलाई समेत
दिनु पर्दछ।
- (छ) परिचयपत्रका लागि सिफारिस गर्न कुनै कठिनाई परेमा वडा कार्यालयले चिकित्सक/विशेषज्ञ वा अपाइंगता भएका
व्यक्तिका संस्थाका प्रतिनितीसँग राय परामर्श लिन सक्नेछ।
- (ज) सामान्यता अपाइंगता भएका व्यक्ति स्वयंले आफ्नो परिचयपत्र बुझिलिनु पर्दछ। अति अशक्त वा पूर्ण अशक्त अपाइंगता
भएको कारणले परिचयपत्र बुझिलिन आउन नसक्ने भएमा वडाँ कार्यालयको सिफारिसमा परिवारको सदस्य, संरक्षक वा
निजको बसोवास गर्ने स्थानीय निकायका पदाधिकारीले निजलाई बुझाउने गरि बुझिलिन सक्नेछन्।
- (झ) परिचयपत्र प्राप्त व्यक्तिहरूको वर्गीकृत लगत स्थानीय तहले कम्प्युटराइज गरी आफ्नो कार्यालयमा राखी चौमासिक
रूपमा प्रदेश र संघको सम्बन्धित मन्त्रालयमा जानकारी गराउनु पर्नेछ।
- (ञ) समन्वय समितिले परिचयपत्र दिन भनि ठहर गरेका व्यक्तिलाई स्थानीय तहका कार्यालयले अनुसुची २ बमोजिमको
परिचयपत्र (अपाइंगता भएका व्यक्तिहरूलाई) निःशुल्क उपलब्ध गराउनु पर्नेछ।
- (ट) परिचयपत्रमा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृतको हस्ताक्षर हुनेछ। प्रचलित कानूनको अधिनमा रहि अन्य
अधिकृत कर्मचारीलाई समेत अधिकार प्रत्यायोजन गर्न सक्नेछ।
- (ठ) प्रत्यक्ष रूपमा देखिने वा अवलोकन गर्न सकिने शाररिक, मानसिक वा इन्द्रिय सम्बन्धि क्षतिको हकमा परिचय-पत्र प्रदान
गर्ने अधिकारीले अवलोकन गरी तत्काल उपयुक्त परिचयपत्र उपलब्ध गराउनुपर्नेछ।

(३) प्रत्यक्ष रूपमा नदेखिने वा अवलोकन गर्न नसकिने शाररिक, मानसिक वा इन्द्रिय सम्बन्धि क्षति भएका वा प्रष्ट रूपमा खुट्ट्याउन समस्या भएका अपाङ्गता भएका व्यक्तिका हकमा समन्वय समितिमा पेश गरी समितिको सिफारिसका आधारमा परिचयपत्र वितरण गर्नु पर्नेछ।

८. अन्य स्थानीय तहबाट परिचयपत्र वितरण गर्ने:

स्थानीय ठेगानामा बसोबास नभएका र विभिन्न अवरोध तथा शाररिक वा मानसिक अवस्थाको गम्भीरता कारण आफ्नो स्थाई बसोबास भएको जिल्लामा गई अपाङ्गता परिचयपत्र प्राप्त गर्न असमर्थ व्यक्तिहरुका लागि निजको स्थायी बसोबास भएको सम्बन्धित स्थानीय तहबाट परिचयपत्र नलिएको सुनिश्चित भएमा दफा ५ को प्रक्रिया पुरा गरी परिचयपत्र प्रदान गरेर सम्बन्धित स्थानीय तहलाई जानकारी गराउन सकिन्दछ।

९. प्रतिलिपी सम्बन्धि व्यवस्था:

- (१) परिचय-पत्र हराइ, नासिइ वा बिग्रिई परिचयपत्रको प्रतिलिपी लिनु पर्ने भएमा आफ्नो स्थायी ठेगाना भएको स्थानीय तहको वडा कार्यालयमा यथार्थ विवरण र कारण खुलाई सिफारिसका लागि निवेदन दिनु पर्दछ।
- (२) वडाँ कार्यालयले सबै व्यहोरा बुझी निवेदकको माग मनासिव देखिएमा परिचय-पत्रको प्रतिलिपी उपलब्ध गराउन प्राप्त निवेदन तथा अन्य कागजातको प्रतिलिपी वडा कार्यालयमा राखी निवेदकले पेश गरेको सङ्कल कागजात सहित सिफारिस गरी गाउँपालिकामा पठाउनु पर्दछ।
- (३) स्थानीय तहले सिफारिस सहित प्राप्त भएको निवेदन अपाङ्गताको प्रकृति अनुसार सोझै वा स्थानीय समन्वय समितिको निर्णय अनुसार अपाङ्गता परिचयपत्रको प्रतिलिपी निःशुल्क उपलब्ध गराउनु पर्नेछ।
- (४) प्रतिलिपीका लागि प्राप्त भएको निवेदनका बिषयमा सो परिचयपत्र बाहक व्यक्तिले पहिले प्राप्त गरेको परिचयपत्रमा हेरफेर गर्नुपर्ने देखिएमा स्थानीय सिफारिस समितिमा पेश गरी सो समितिबाट प्राप्त निर्देशन अनुसार गर्नु पर्दछ।

१०. यस कार्यविधिको प्रतिकुल कार्य भएमा प्रचलित कानूनमा व्यवस्था भए बमोजिम सजाय हुनेछ।

११. अभिलेख सम्बन्धि व्यबस्था:

- (१) सम्बन्धित वडा कार्यालयले आफ्नो क्षेत्रमा भएका कुल अपाङ्गता भएका व्यक्तिहरु तथा अपाङ्गता भएका व्यक्तिहरु मध्ये परिचय-पत्र पाएका व्यक्तिहरुको अपाङ्गताको प्रकृति र गम्भीरता लगायत अन्य आवश्यक विवरण खुल्ने गरी नियमित रूपमा अध्यवधिक गरी त्यसको चौमासिक विवरण तयार गरी त्यसको नियमित रूपमा आफ्नो गाउँपालिका तथा जिल्ला समन्वय समितिलाई समेत पठाउनु पर्दछ।
- (२) स्थानीय तहले परिचय-पत्र वितरण गरेपछि यसको जानकारी परिचयपत्र प्राप्त गर्ने व्यक्तिको स्थायी ठेगाना भएको वडा कार्यालयलाई दिनु पर्दछ।
- (३) गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका कुल अपाङ्गता भएका व्यक्तिहरु तथा अपाङ्गता परिचयपत्र पाएका व्यक्तिहरुको अभिलेख राखी त्यसको चौमासिक प्रतिवेदन प्रदेशको सामाजिक विकास मन्त्रालय, महिला, बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउनु पर्दछ।

परिच्छेद-५

विविध

१२. विविधः

- (१) आफ्नो क्षेत्राधिकार भित्र रहेका बिकट तथा दुर्गम गाउँहरूमा रहेका अपाइंगता भएका व्यक्तिहरूका लागि अपाइंगता परिचय-पत्र लगायतका सेवा सरल तरिकाले उपलब्ध गराउन कम्तिमा वर्षको एक पटक ती ठाउहरूमा परिचय-पत्र वितरण सम्बन्धि शिविर सञ्चालन गर्नु पर्दछ।
- (२) यो कार्यविधि लागु हुन अगाडि प्राप्त गरेको अपाइंगता परिचयपत्र सम्बन्धित गाउँपालिकामा बुझाई यो कार्यविधि जारी भएको मितिले १ वर्षभित्रमा यस कार्यविधि बमोजिमको परिचयपत्र लिनुपर्नेछ। यस अघि जारी भएका परिचयपत्र लिनुपर्नेछ। यस अघि जारि भएका परिचयपत्र एक वर्ष पछि स्वतः मान्य हुने छैन्।
- (३) यस कार्यविधि भएको प्रावधान अपाइंगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धि ऐन र अन्य प्रचलित कानुन संग बाझिएमा बाझिएको हदसम्म स्वतः अमान्य हुनेछ।
- (४) अपाइंग परिचयपत्र वितरण सम्बन्धमा यस कार्यविधिमा उल्लेख नभएको विषयमा अपाइंगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धि ऐन र अन्य प्रचलित कानुन बमोजिम हुनेछ।
- (५) अपाइंग परिचयपत्र वितरण निर्देशिका, २०६५ बमोजिम भए गरेका काम कारबाही यसै कार्यविधि बमोजिम भए गरेको मानिनेछ।
- (६) अपाइंग परिचयपत्र वितरण निर्देशिका, २०६५ खारेज गरिएको छ।

अनुसुची-१

अपाइंगता भएका व्यक्तिको परिचय-पत्र पाउनको लागि दिने निवेदनको ढाँचा

श्री कार्यालय प्रमुख ज्यू
मार्फत

गाउँपालिका

फोटो

मिति:.....

विषय: अपाइंगता भएका व्यक्तिको परिचयपत्र पाउँ।

महोदय,

म अपाइंगता भएका व्यक्तिको परिचयपत्र पाउन योग्य भएकोले निम्न लिखित विवरण राखी परिचयपत्र पाउन यो निवेदन पेश गरेको छु। मैले पेश गरेको विवरण ठीक साँचो छ, जुट्टा ठहरेमा प्रचलित कानून बमोजिम सजाय भोग्न मन्जुर छु।

१. नाम थर..... उमेर..... लिङ्ग.....

२. प्रदेश:

३. ठेगाना:

(क) स्थायी ठेगाना: पालिका, वडा नं..... टोल.....

(ख) अस्थायी ठेगाना: पालिका, वडा नं..... टोल.....

(ग) सम्पर्क टेलिफोन वा मोबाइल नं

४. संरक्षक/अभिभावकको नाम थर.....

५. संरक्षक/अभिभावकको टेलिफोन वा मोबाइल नं

६. नेपाल सरकारको परिभाषा र वर्गीकरण अनुसार अपाइंगताको प्रकार.....

७. नेपाल सरकारको परिभाषा र वर्गीकरण अनुसार अशक्तताको आधारमा अपाइंगताको प्रकार.....

८. शरिरको अड्ग, सरचना, प्रणालीमा आएको क्षतिको विवरण

.....
.....
.....

९. क्षति भएपछि दैनिक क्रियाकलापमा आएको अवरोध वा सिमितताको विवरण

.....
.....
.....

१०. अपाइंगताको कारण उपयुक्त स्थानमा चिनो लगाउनुहोस्।

(क) रोगको दीर्घ असर

(ख) दुर्घटना

(ग) जन्मजात

(घ) सशब्द द्रन्द

(ङ) वंशानुगत कारण

(च) अन्य

११. सहायक सामग्री प्रयोग गर्नु पर्ने आवश्यकता भएको वा नभएको: उपयुक्त स्थानमा चिनो लगाउनुहोस।

क) भएको ख) नभएको

१२. आवश्यकता भए कस्तो प्रकारको सहायक सामग्रीको प्रयोग गर्नुपर्ने हुन्दै

१३. सहायक सामग्री प्रयोग गर्ने गरेको/नगरेको (उपयुक्त स्थानमा चिनो लगाउनुहोस)

क) सहायक सामग्री प्रयोग गर्ने गरेको भए सामग्रीको नामः.....

१४. अन्य व्यक्तिको सहयोग विना आफ्ना कस्ता कस्ता दैनिक कार्य गर्न सक्छुहुन्दै।

क) ख) ग)

घ) ङ) च)

१५. अन्य व्यक्तिको सहयोग लिनुहुन्दै भने कुन कुन कामका लागि लिनुहुन्दै।

क) ख) ग)

घ) ङ) च)

१६. पछिल्लो शैक्षिक योग्यताः क) प्राथमिक तह ख) निम्न माध्यमिक तह ग) माध्यमिक तह घ) उच्च माध्यमिक तह ङ)

स्नातक तह च) स्नातकोत्तर तह छ) विद्यावारिधी तह

१७. कुनै तालिम प्राप्त गर्नुभएको भए मुख्य तालिमहरूको नाम लेखुहोस

हालको पेशाः क) अध्ययन ख) कृषि व्यवसाय ग) स्वरोजगार घ) अध्ययन ङ) सरकारी सेवा च) निजी क्षेत्रमा सेवा ज) केही नगरेको झ) अन्य.....

निवेदकः

नाम थर

हस्ताक्षर

मिति

अनुसुची-२

अपाङ्गता भएका व्यक्तिको परिचय-पत्रको ढाँचा

नेपाल सरकार

परिचयपत्र न:

परिचयपत्रको प्रकार:

अपाङ्गता परिचय-पत्र

१) नाम, थरः

२) ठेगाना: प्रदेश जिल्ला स्थानीय तह

३) जन्ममिति:

४) लिङ्ग: ६) रक्त समुह:

७) अपाङ्गताको किसिम: प्रकृतिको आधारमा गम्भीरता

८) बाबू/ आमा वा संरक्षकको नाम, थर

९) परिचयपत्र वाहकको दस्तखतः

१०) परिचयपत्र प्रमाणित गर्ने

फोटो

नाम, थर.....
हस्ताक्षर.....
पद.....
मिति.....

“यो परिचयपत्र कसैले पाएमा नजिको प्रहरी कार्यालय वा स्थानीय निकायमा बुझाइदिनुहोला”

The Government of Nepal

Stamp

ID Card Number:

ID Card Type:

photographs

Disability Identity Card

- 1) Full Name of Person:
- 2) Address: Province..... District Local Level
- 3) Date of Birth 4) Citizenship Number:
- 5) Sex: 6) Blood Group:.....
- 7) Types of Disability: On the basis of nature..... On the basis of Severity.....
- 8) Father Name/Mother or Guardian
- 9) Signature of ID card Holders
- 10) Approved by

Name.....

Signature.....

Designation.....

Date.....

"If somebody finds this ID card, please deposit this in the nearby police station or municipality office".

अनुसूची- ३

अपाङ्गता भएका व्यक्तिको कार्यालयमा राखिने अभिलेखको ढाँचा

क्रम संख्या:

अपाङ्गता परिचयपत्र नम्बर: परिचयपत्रको प्रकार.....

१) नाम, थर:

२) ठेगाना (स्थायी) प्रदेश: जिल्ला: स्थानीय तह: वडा:

३) ठेगाना (अस्थायी) प्रदेश: जिल्ला: स्थानीय तह: वडा:

४) जन्म मिति: ५) नागरिकता नम्बर: ६) लिङ्ग:

७) रक्त समुह ८) विवाहित/अविवाहित:

९) बाबू/आमा वा संरक्षकको नाम थर:

१०) ठेगाना: प्रदेश जिल्ला स्थानीय तह वडा

११) पछिल्लो शैक्षिक योग्यता:

१२) अध्ययनरत विद्यालय वा कलेज: अध्ययन नगरेको पढाई सकेको

१३) पेशा:

१४) अपाइंगताको किसिम:

क) अपाइंगताको प्रकृतिको आधारमा.....

ख) अपाइंगताको गम्भीर्यताको आधारमा.....

१५) कस्ता दैनिक क्रियाकलाप गर्न सकिन्छ?.....

.....

१६) कस्ता दैनिक क्रियाकलापहरु गर्न सकिदैन?.....

१७) सहायक सामग्री आवश्यक पर्ने नपर्ने

आवश्यक पर्ने भए के

१८) हाल सहायक सामग्री पाएको नपाएको

१९) परिचयपत्र वाहकले प्राप्त गरेका अन्य सेवा सुविधाहरु

२०) परिचयपत्र वाहकलाई आवश्यक परेका अन्य सेवा सुविधाहरु

२१) सेवा सुविधा प्रदान गर्ने निकाय:.....

२२) अन्य.....

प्रमाणित गर्ने अधिकारीको:

दस्तखतः

नाम, थरः

कार्यालयः

मिति: